



मिति: २०७५।०१।२४

स्नातकोत्तर (M. Sc.) तहमा रिक्त स्थानमा भर्नाका लागि पुनः आवेदन सम्बन्धी सूचना ।

शैक्षिक वर्ष २०७४।७५ मा यस क्याम्पसको स्नातकोत्तर (M. Sc.) तहका केही कार्यक्रमहरूमा भर्ना नभइ तथा भर्ना रद्द भइ निम्नानुसार स्थान रिक्त रहन गएको तथा भर्ना रद्द गरि थप स्थान रिक्त हुन गएमा ती सबै स्थानहरूमा भर्ना हुन चाहने आवेदकहरूको लागि पुनः आवेदन फाराम भर्न यो सूचना प्रकाशन गरिएको छ ।

- पुनः आवेदनका लागि २०७५ वैशाख २५ र २६ गते ११:०० बजेदेखि ३:०० बजेभित्र पुल्चोक क्याम्पसको सूचना प्रविधि केन्द्रमा उपलब्ध फाराम भरी बुझाउनु पर्नेछ । फाराम शुल्क प्रति विषय ३००।- का दरले लाग्नेछ ।
- इन्जिनियरिङ्ग अध्ययन संस्थानद्वारा लिइएको स्नातकोत्तर (M. Sc.) तहको प्रवेश परीक्षा २०७४ मा सम्मिलित भई उत्तीर्ण भएकाहरू मध्येबाट निम्न बमोजिम आवेदकहरूले पुनः आवेदन दिन सक्नेछन्:
 - क) यस क्याम्पसमा यस भन्दा पहिलेका भर्ना कार्यक्रमहरूमा फाराम भर्न छुट भएकाहरू ।
 - ख) यस क्याम्पसमा यस भन्दा पहिलेका भर्ना कार्यक्रमहरूमा फाराम भरि नाम प्रकाशित नभएकाहरू ।
 - ग) कुनै पनि सूचिमा नाम प्रकाशित भइ भर्ना हुन छुट भएकाहरू ।
 - घ) कक्षा सञ्चालनको मिति अगावै भर्ना रद्द गरेकाहरू ।
 - ङ) कक्षा सुरु भइसकेको हुँदा, इ. अ. सं. का क्याम्पसका कुनै पनि कार्यक्रममा भर्ना नभएकाहरू ।

➤ हाल रिक्त सिट संख्या

SN.	Program	Vacant Seats	
		Open	Female
1	Computer System and Knowledge Engineering Full Fee (4)	1	-
2	Power System Engineering Full Fee (6)	1	-
3	Water Resources Engineering Regular (9)	1	-
4	Water Resources Engineering Full Fee (10)	1	-
5	Environmental Engineering Full Fee (12)	2	-
6	Disaster Risk Management Regular (17)	1	-
7	Construction Management Regular (19)	1	-
8	Technology and Innovation Management Full Fee (28)	3	-
9	Mechanical Systems Design and Engineering Full Fee (30)	2	-
10	Material Science and Engineering Regular (31)	-	1
11	Material Science and Engineering Full Fee (32)	2	-
12	Climate Change and Development Regular (33)	1	-
13	Climate Change and Development Full Fee (34)	1	-
14	Energy for Sustainable Social Development Full Fee (40)	2	-

हाल सम्म उपरोक्त बमोजिम रिक्त भएतापनि सूची प्रकाशन पूर्व कुनै भर्ना रद्द भई थप स्थान रिक्त रहन गएमा सो रिक्त स्थान समेत संलग्न गरि सूची प्रकाशन गरिनेछ ।

- भर्ना भइसकेका आवेदकहरूले भर्ना रद्द गरेको खण्डमा निज भर्ना भएको कार्यक्रममा स्थान रिक्त हुन आउन सक्नेछ । तसर्थ आफूलाई इच्छा लागेका सबै कार्यक्रमहरूमा प्राथमिकता राख्न सूचित गरिन्छ ।



- कुनै कार्यक्रमको नियमित तर्फको रिक्त रहेको स्थानमा भर्ना सूची प्रकाशन गर्दा सोही कार्यक्रममा पूर्णशुल्किय तर्फ भर्ना भइसकेका विद्यार्थीको योग्यताक्रम भन्दा कम मात्र योग्यताक्रम भएका आवेदकहरूको आवेदन परेको खण्डमा भर्ना भइसकेका पूर्णशुल्किय तर्फका विद्यार्थीलाई नियमित तर्फ स्थानान्तरण गर्ने गरी पूर्णशुल्किय कार्यक्रमका लागि भर्ना सूची प्रकाशन गरिनेछ र भर्ना सूची अनुसारका आवेदक पूर्णशुल्किय कार्यक्रममा भर्ना भइसकेको खण्डमा मात्र यस अघि भर्ना भइसकेको विद्यार्थीलाई नियमित तर्फ स्थानान्तरण गरिनेछ ।
- उपरोक्त आवेदकहरूले दिएको आवेदनको आधारमा प्रवेश परीक्षाको योग्यताक्रमानुसार निम्न भर्ना कार्यक्रम अनुसारका भर्ना सूची तथा वैकल्पिक सूची प्रकाशन गरिनेछ । भर्ना सुचीमा भएका आवेदकहरूले भर्ना नगरी स्थान रिक्त रहन गएमा वैकल्पिक सूची अनुसार क्रमशः भर्ना गरिनेछ ।

स्नातकोत्तर (M. Sc.) तहको पुन आवेदनको भर्ना कार्यक्रम

सि. नं.	कार्यक्रम	मिति र समय
१.	आवेदन फाराम भर्ने	: २०७५/०१/२५ र २६ गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।
२.	अन्तिम भर्ना सूची तथा वैकल्पिक सुची प्रकाशन	: २०७५/०१/२७ गते बिहान १०:०० बजे ।
३.	अन्तिम भर्ना सूची तथा वैकल्पिक सुची उपर दाबि विरोध	: २०७५/०१/२७ गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।
४.	संशोधित अन्तिम भर्ना सूची तथा वैकल्पिक सुची प्रकाशन	: २०७५/०१/२७ गते साँझ ६:०० बजे ।
५.	अन्तिम सूचीको भर्ना	: २०७५/०१/२८ गते बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ।
६.	वैकल्पिक सूचीको भर्ना	: २०७५/०१/३० गते बिहान ११:०० बजे देखि अपरान्ह ३:०० बजेसम्म ।

द्रष्टव्य:

उपरोक्त कार्यक्रमहरूका दिन सार्वजनिक विदा वा आकषिक विदा परेमा समेत भर्ना समितिको कार्यालय खुला रहने तथा सम्पूर्ण भर्ना कार्यक्रमहरू यथावत् रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।